جنوری ۱۸۷۵ء مطابق پوہ سمت ۱۹۳۲ بکرم — فروری ۱۸۷۵ء مطابق ماگھ سمت ۱۹۳۲ بکرم

جنوری

منگلوار	۱	۲۶	۲۰
بدھوار	۲	۲۷	۲۱
ویروار	۳	۲۸	۲۲
شکروار	۴	۲۹	۲۳
چھنچروار	۵	۳۰	۲۴
اتوار	۶	[illegible]	۲۵
سوموار	۷	۲	۲۶
منگلوار	۸	۳	۲۷
بدھوار	۹	۴	۲۸
ویروار	۱۰	۵	۲۹
شکروار	۱۱	۶	۳۰
چھنچروار	۱۲	۷	[illegible]
اتوار	۱۳	۸	۲
سوموار	۱۴	۹	۳
منگلوار	۱۵	۱۰	۴
بدھوار	۱۶	۱۱	۵
ویروار	۱۷	۱۲	۶
شکروار	۱۸	۱۳	۷
چھنچروار	۱۹	۱۴	۸
اتوار	۲۰	۱۵	۹
سوموار	۲۱	۱۶	۱۰
منگلوار	۲۲	۱۷	۱۱
بدھوار	۲۳	۱۸	۱۲
ویروار	۲۴	۱۹	۱۳
شکروار	۲۵	۲۰	۱۴
چھنچروار	۲۶	۲۱	۱۵
اتوار	۲۷	۲۲	۱۶
سوموار	۲۸	۲۳	۱۷
منگلوار	۲۹	۲۴	۱۸
بدھوار	۳۰	۲۵	۱۹
ویروار	۳۱	۲۶	۲۰

فروری

شکروار	۱	۲۷	۲۱
چھنچروار	۲	۲۸	۲۲
اتوار	۳	۲۹	۲۳
سوموار	۴	صفر	۲۴
منگلوار	۵	۲	۲۵
بدھوار	۶	۳	۲۶
ویروار	۷	۴	۲۷
شکروار	۸	۵	۲۸
چھنچروار	۹	۶	۲۹
اتوار	۱۰	۷	[illegible]
سوموار	۱۱	۸	[illegible]
منگلوار	۱۲	۹	۳
بدھوار	۱۳	۱۰	۴
ویروار	۱۴	۱۱	۵
شکروار	۱۵	۱۲	۶
چھنچروار	۱۶	۱۳	۷
اتوار	۱۷	۱۴	۸
سوموار	۱۸	۱۵	۹
منگلوار	۱۹	۱۶	۱۰
بدھوار	۲۰	۱۷	۱۱
ویروار	۲۱	۱۸	۱۲
شکروار	۲۲	۱۹	۱۳
چھنچروار	۲۳	۲۰	۱۴
اتوار	۲۴	۲۱	۱۵
سوموار	۲۵	۲۲	۱۶
منگلوار	۲۶	۲۳	۱۷
بدھوار	۲۷	۲۴	۱۸
ویروار	۲۸	۲۵	۱۹

AD 1699 **BK 1755 / 1756**

NANAK SHAHI ** 230 / 231 **KHALSA -1 / 1
CE 1699 **SK 1620 / 1621 **AH 1110 / 1111

JAN		TI		BK	AH
1	SUN	10		4	9
2	MON	11		5	10
3	TUE	12		6	11
4	WED	14		7	12
5	THU	15		8	13
6	FRI	1	M	9	14
7	SAT	2	G	10	15
8	SUN	3	H	11	16
9	MON	4		12	17
10	TUE	5	V	13	18
11	WED	6	A	14	19
12	THU	7	D	15	20
13	FRI	8	I	16	21
14	SAT	9		17	22
15	SUN	10		18	23
16	MON	11		19	24
17	TUE	12		20	25
18	WED	13		21	26
19	THU	14		22	27
20	FRI	14		23	28
21	SAT	30		24	29
22	SUN	1	M	25	30
23	MON	2	G	26	SN*
24	TUE	3	H	27	2
25	WED	4		28	3
26	THU	5	S	29	4
27	FRI	7	U	30	5
28	SAT	8	D	PG■	6
29	SUN	9	I	2	7
30	MON	10		3	8
31	TUE	11		4	9

FEB		TI		BK	AH
1	WED	12		5	10
2	THU	13		6	11
3	FRI	14		7	12
4	SAT	15		8	13
5	SUN	1	P	9	14
6	MON	2	G	10	15
7	TUE	3	N	11	16
8	WED	4		12	17
9	THU	5	V	13	18
10	FRI	6	A	14	19
11	SAT	7	D	15	20
12	SUN	8	I	16	21
13	MON	9		17	22
14	TUE	10		18	23
15	WED	11		19	24
16	THU	12		20	25
17	FRI	13		21	26
18	SAT	14		22	27
19	SUN	30		23	28
20	MON	1	P	24	29
21	TUE	2	G	25	30
22	WED	3	N	26	RM*
23	THU	4		27	2
24	FRI	5	S	28	3
25	SAT	6	U	29	4
26	SUN	7	D	30	5
27	MON	8	I	CH■	6
28	TUE	9		2	7

MAR		TI		BK	AH
1	WED	10		3	8
2	THU	12		4	9
3	FRI	13		5	10
4	SAT	14		6	11
5	SUN	15		7	12
6	MON	1	C	8	13
7	TUE	2	H	9	14
8	WED	3	T	10	15
9	THU	4		11	16
10	FRI	5	V	12	17
11	SAT	6	A	13	18
12	SUN	7	D	14	19
13	MON	7	I	15	20
14	TUE	8		16	21
15	WED	9		17	22
16	THU	10		18	23
17	FRI	11		19	24
18	SAT	12		20	25
[illegible]	[illegible]UN	13		21	26
[illegible]	[illegible]N	14		22	27
21	TUE	30		23	28
22	WED	1	C	24	29
23	THU	2	H	25	SL*
24	FRI	3	T	26	2
25	SAT	4		27	3
26	SUN	6	S	28	4
27	MON	7	U	29	5
28	TUE	8	D	30	6
29	WED	9	I	VA■	7
30	THU	10		2	8
31	FRI	11		3	9

APR		TI		BK	AH
1	SAT	12		4	10
2	SUN	13		5	11
3	MON	14		6	12
4	TUE	15		7	13
5	WED	1	V	8	14
6	THU	2	S	9	15
7	FRI	3	K	10	16
8	SAT	4		11	17
9	SUN	5	V	12	18
10	MON	6	A	13	19
11	TUE	7	D	14	20
12	WED	8	I	15	21
13	THU	9		16	22
14	FRI	10		17	23
15	SAT	11		18	24
16	SUN	12		19	25
17	MON	13		20	26
18	TUE	14		21	27
19	WED	30		22	28
20	THU	1	V	23	29
21	FRI	2	S	24	ZQ*
22	SAT	3	K	25	2
23	SUN	4		26	3
24	MON	5	S	27	4
25	TUE	6	U	28	5
26	WED	7	D	29	6
27	THU	8	I	30	7
28	FRI	10		31	8
29	SAT	11		JE■	9
30	SUN	12		2	10

MAY		TI		BK	AH
1	MON	13		3	11
2	TUE	14		4	12
3	WED	15		5	13
4	THU	1	J	6	14
5	FRI	2	T	7	15
6	SAT	2	H	8	16
7	SUN	3		9	17
8	MON	4	V	10	18
9	TUE	5	A	11	19
10	WED	6	D	12	20
11	THU	7	I	13	21
12	FRI	8		14	22
13	SAT	9		15	23
14	SUN	10		16	24
15	MON	11		17	25
16	TUE	12		18	26
17	WED	13		19	27
18	THU	14		20	28
19	FRI	30		21	29
20	SAT	1	J	22	30
21	SUN	3	T	23	ZJ*
22	MON	4	H	24	2
23	TUE	5		25	3
24	WED	6	S	26	4
25	THU	7	U	27	5
26	FRI	8	D	28	6
27	SAT	9	I	29	7
28	SUN	10		30	8
29	MON	11		31	9
30	TUE	12		32	10
31	WED	13		HR■	11

JUN		TI		BK	AH
1	THU	14		2	12
2	FRI	15		3	13
3	SAT	1	H	4	14
4	SUN	2	R	5	15
5	MON	3	H	6	16
6	TUE	4		7	17
7	WED	5	V	8	18
8	THU	6	A	9	19
9	FRI	7	D	10	20
10	SAT	8	I	11	21
11	SUN	9		12	22
12	MON	10		13	23
13	TUE	11		14	24
14	WED	12		15	25
15	THU	13		16	26
16	FRI	14		17	27
17	SAT	30		18	28
18	SUN	1	H	19	29
19	MON	2	R	20	MH*
20	TUE	3	H	21	2
21	WED	4		22	3
22	THU	6	S	23	4
23	FRI	7	U	24	5
24	SAT	8	D	25	6
25	SUN	9	I	26	7
26	MON	10		27	8
27	TUE	11		28	9
28	WED	12		29	10
29	THU	13		30	11
30	FRI	13		31	12

JUL		TI		BK	AH
1	SAT	14		SW■	13
2	SUN	15		2	14
3	MON	1	S	3	15
4	TUE	2	W	4	16
5	WED	3	N	5	17
6	THU	4		6	18
7	FRI	5	V	7	19
8	SAT	6	A	8	20
9	SUN	7	D	9	21
10	MON	8	I	10	22
11	TUE	9		11	23
12	WED	10		12	24
13	THU	11		13	25
14	FRI	13		14	26
15	SAT	14		15	27
16	SUN	30		16	28
17	MON	1	S	17	29
18	TUE	2	W	18	SF*
19	WED	3	N	19	2
20	THU	4		20	3
21	FRI	5	S	21	4
22	SAT	6	U	22	5
23	SUN	7	D	23	6
24	MON	8	I	24	7
25	TUE	9		25	8
26	WED	10		26	9
27	THU	11		27	10
28	FRI	12		28	11
29	SAT	13		29	12
30	SUN	14		30	13
31	MON	15		31	14

AUG		TI		BK	AH
1	TUE	1	B	32	15
2	WED	2	H	BH■	16
3	THU	3	N	2	17
4	FRI	4		3	18
5	SAT	5	V	4	19
6	SUN	6	A	5	20
7	MON	7	D	6	21
8	TUE	8	I	7	22
9	WED	9		8	23
10	THU	10		9	24
11	FRI	11		10	25
12	SAT	12		11	26
13	SUN	13		12	27
14	MON	29		13	28
15	TUE	1	B	14	29
16	WED	2	H	15	30
17	THU	3	N	16	R1*
18	FRI	4		17	2
19	SAT	5	S	18	3
20	SUN	6	U	19	4
21	MON	7	D	20	5
22	TUE	8	I	21	6
23	WED	9		22	7
24	THU	10		23	8
25	FRI	10		24	9
26	SAT	11		25	10
27	SUN	12		26	11
28	MON	13		27	12
29	TUE	14		28	13
30	WED	15		29	14
31	THU	1	A	30	15

SEP		TI		BK	AH
1	FRI	2	S	31	16
2	SAT	3	U	AS■	17
3	SUN	4		2	18
4	MON	5	V	3	19
5	TUE	6	A	4	20
6	WED	7	D	5	21
7	THU	8	I	6	22
8	FRI	10		7	23
9	SAT	11		8	24
10	SUN	12		9	25
11	MON	13		10	26
12	TUE	14		11	27
13	WED	30		12	28
14	THU	1	A	13	29
15	FRI	2	S	14	R2*
16	SAT	3	U	15	2
17	SUN	4		16	3
18	MON	5	S	17	4
19	TUE	6	U	18	5
20	WED	7	D	19	6
21	THU	8	I	20	7
22	FRI	9		21	8
23	SAT	10		22	9
24	SUN	11		23	10
25	MON	12		24	11
26	TUE	13		25	12
27	WED	14		26	13
28	THU	15		27	14
29	FRI	1	K	28	15
30	SAT	2	T	29	16

OCT		TI		BK	AH
1	SUN	3	K	30	17
2	MON	4		KK■	18
3	TUE	5	V	2	19
4	WED	6	A	3	20
5	THU	7	D	4	21
6	FRI	8	I	5	22
7	SAT	9		6	23
8	SUN	10		7	24
9	MON	11		8	25
10	TUE	12		9	26
11	WED	14		10	27
12	THU	30		11	28
13	FRI	1	K	12	29
14	SAT	2	T	13	30
15	SUN	3	K	14	J1*
16	MON	4		15	2
17	TUE	4	S	16	3
18	WED	5	U	17	4
19	THU	6	D	18	5
20	FRI	7	I	19	6
21	SAT	8		20	7
22	SUN	9		21	8
23	MON	10		22	9
24	TUE	11		23	10
25	WED	12		24	11
26	THU	13		25	12
27	FRI	14		26	13
28	SAT	15		27	14
29	SUN	1	M	28	15
30	MON	2	G	29	16
31	TUE	3	R	30	17

NOV		TI		BK	AH
1	WED	4		MR■	18
2	THU	5	V	2	19
3	FRI	7	A	3	20
4	SAT	8	D	4	21
5	SUN	9	I	5	22
6	MON	10		6	23
7	TUE	11		7	24
8	WED	12		8	25
9	THU	13		9	26
10	FRI	14		10	27
11	SAT	30		11	28
12	SUN	1	M	12	29
13	MON	2	G	13	J2*
14	TUE	3	R	14	2
15	WED	4		15	3
16	THU	5	S	16	4
17	FRI	6	U	17	5
18	SAT	7	D	18	6
19	SUN	7	I	19	7
20	MON	8		20	8
21	TUE	9		21	9
22	WED	10		22	10
23	THU	11		23	11
24	FRI	12		24	12
25	SAT	13		25	13
26	SUN	14		26	14
27	MON	1	P	27	15
28	TUE	2	O	28	16
29	WED	3	H	29	17
30	THU	4		PO■	18

DEC		TI		BK	AH
1	FRI	5	V	2	19
2	SAT	6	A	3	20
3	SUN	7	D	4	21
4	MON	8	I	5	22
5	TUE	9		6	23
6	WED	10		7	24
7	THU	11		8	25
8	FRI	12		9	26
9	SAT	13		10	27
10	SUN	14		11	28
11	MON	30		12	29
12	TUE	1	P	13	30
13	WED	2	O	14	RJ*
14	THU	3	H	15	2
15	FRI	4		16	3
16	SAT	5	S	17	4
17	SUN	6	U	18	5
18	MON	7	D	19	6
19	TUE	8	I	20	7
20	WED	9		21	8
21	THU	10		22	9
22	FRI	11		23	10
23	SAT	12		24	11
24	SUN	13		25	12
25	MON	14		26	13
26	TUE	15		27	14
27	WED	1	M	28	15
28	THU	2	G	29	16
29	FRI	3	H	30	17
30	SAT	5		MG■	18
31	SUN	6	V	2	19

CH/CHT=CHET AS/ASU=ASSU VA/VSK=VAISAKH KK/KTK=KATIK JE/JTH=JETH MR/MGR=MAGHAR HR/HRH=HARH PO/POH=POH SW/SWN=SAWAN MG/MGH=MAGH BH/BHN=BHADON PG/PGN=PHAGUN

MH=Muharram, SF=Safar, R1=Rabbi-ul-awwal, R2=Rabbi-ul-sani, J1=Jamadi-ul-awwal, J2=Jamadi-ul-sani RJ=Rajab, SN=Shaaban, RM=Ramzan, SL=Shawwal, ZQ=Zilqidah, ZJ=Zilhajj

The above is a copy of the page for 1699CE Julian from 'Jantri 500 Years' by Pal Singh Purewal. Please note that Vaisakhi of 1699 was on Wednesday, 29 March, and not on Thursday 30 March as given by Dr Ganda Singh. On the top of the page for 1699CE Julian, Swamikannu Pillai in his work 'Indian Ephemeris' correctly gives the date and time of Mesha *sankranti* (Vaisakh *sangrand*) as March 29.61. What this means is that *sangrand* was on 29 March

and .61 day after 6.00 a.m. Ujjain Mean Time. This works out to 9:06 p.m. Indian Standard Time. Also, on the same page Pillai gives 1 Vaisakh against 30 March. But, this date of 30 March applies to Tamil Nadu. Pillai has worked the first day of the solar month according to the rule in Tamil Nadu which is different from the one in Punjab. The rule is this - if the *sankranti* time is before sunset then the first day of the month is on the day of the *sankranti*, and if it is after sunset then the solar month starts on the next day. In Punjab, the month starts on the day of *sangrand* irrespective of the time of the *sangrand*, the day being considered from sunrise to sunrise. Since the time of Vaisakh *sangrand* is after sunset, in Tamil Nadu Vaisakh started on 30th March, while in Punjab on 29th March. Another difference is that the solar months are given according to the Arya Siddhanta, again according to Tamil Nadu practice, while in Punjab and most of India Surya Siddhanta was prevalent. Dr Ganda Singh erroneously took the date from the body of the table rather than Surya Siddhanta date of Vaisakhi given at the top of the page. My Jantri 500 Years has been calculated according to the accepted rules used in Punjab, then and now. Time of occurrence of roughly half the *sankrantis* is during the night. This means that dates of almost half the solar months as given by Swamikannu Pillai would be out by one day from those prevalent in Punjab.

Indian Calendar by Sewell and Dixit also gives 29th March as the date of Vaisakhi in 1699CE Julian. Dr Sangat Singh in his book 'The Sikhs in History', and Dr Kirpal Singh the veteran historian of Punjab in his latest book 'Perspectives on Sikh Gurus' have also given 29th March.

Another interesting coincidence is that the Common Era dates and weekdays for both 1469CE and 1699CE are the same, i.e. to say that the English calendar for both the years was the same for dates and weekdays, for all 365 days!

Pal Singh Purewal

مارچ سنہ ۱۸۶۸ء مطابق پھاگن سمت ۱۹۲۴ بکرم — اپریل سنہ ۱۸۶۸ء مطابق چیت سمت ۱۹۲۵ بکرم

مارچ سنہ ۱۸۶۸ء

روز	تاریخ	پھاگن / چیت		دیگر خانے	ملاحظہ
شکروار	۱	۲۷	۳۰	[illegible]	.
سنیچروار	۲	۲۶	۲۱	[illegible]	[illegible]
اتوار	۳	۲۸	۲۲	[illegible]	.
سوموار	۴	۲۹	۲۳	[illegible]	.
منگلوار	۵	۳۰	۲۴	[illegible]	.
بدھوار	۶	[illegible]	۲۵	[illegible]	.
ویروار	۷	۲	۲۷	[illegible]	[illegible]
شکروار	۸	۳	۲۷	[illegible]	.
سنیچروار	۹	۴	۲۸	[illegible]	[illegible]
اتوار	۱۰	۵	۲۹	[illegible]	.
سوموار	۱۱	۶	۳۰	[illegible]	ہولی [illegible]
منگلوار	۱۲	۷	چیت	[illegible]	[illegible]
بدھوار	۱۳	۸	۲	[illegible]	[illegible]
ویروار	۱۴	۹	۳	[illegible]	.
شکروار	۱۵	۱۰	۴	[illegible]	[illegible]
سنیچروار	۱۶	۱۱	۵	[illegible]	.
اتوار	۱۷	۱۲	۶	[illegible]	بارہ وفات
سوموار	۱۸	۱۳	۷	[illegible]	ہولی ختم
منگلوار	۱۹	۱۴	۸	[illegible]	.
بدھوار	۲۰	۱۵	۹	[illegible]	[illegible]
ویروار	۲۱	۱۶	۱۰	[illegible]	برت گنیش چوتھ
شکروار	۲۲	۱۷	۱۱	[illegible]	.
سنیچروار	۲۳	۱۸	۱۲	[illegible]	[illegible]
اتوار	۲۴	[illegible]	۱۳	[illegible]	.
سوموار	۲۵	۲۰	[illegible]	[illegible]	[illegible]
منگلوار	۲۶	۲۱	۵	[illegible]	.
بدھوار	۲۷	۲۲	۱۶	[illegible]	.
ویروار	۲۸	۲۳	[illegible]	[illegible]	.
شکروار	۲۹	۲۴	۱۸	[illegible]	[illegible]
سنیچروار	۳۰	۲۵	۱۹	[illegible]	[illegible]
اتوار	۳۱	[illegible]	۲۰	[illegible]	.

اپریل سنہ ۱۸۶۸ء

روز	تاریخ	چیت		دیگر خانے	ملاحظہ
سوموار	۱	۲۷	۳۱	[illegible]	[illegible]
منگلوار	۲	[illegible]	[illegible]	[illegible]	.
بدھوار	۳	۲۹	[illegible]	[illegible]	سمت [illegible] شروع [illegible]
ویروار	۴	۳۰	[illegible]	[illegible]	.
شکروار	۵	[illegible]	۲۵	[illegible]	.
سنیچروار	۶	۲	۲۷	[illegible]	.
اتوار	۷	۳	۲۸	[illegible]	.
سوموار	۸	۴	۲۸	[illegible]	.
منگلوار	۹	۵	۲۹	[illegible]	.
بدھوار	۱۰	۶	۳۰	[illegible]	[illegible]
ویروار	۱۱	۶	[illegible]	[illegible]	[illegible]
شکروار	۱۲	[illegible]	[illegible]	[illegible]	.
سنیچروار	۱۳	۹	۳	[illegible]	[illegible] ایکادشی
اتوار	۱۴	۱۰	۴	[illegible]	.
سوموار	۱۵	۱۱	۵	[illegible]	.
منگلوار	۱۶	۱۲	۶	[illegible]	[illegible]
بدھوار	۱۷	۱۳	۷	[illegible]	[illegible]
ویروار	۱۸	۱۴	۸	[illegible]	.
شکروار	۱۹	۱۵	۹	[illegible]	.
سنیچروار	۲۰	۱۶	۱۰	[illegible]	برت گنیش چوتھ
اتوار	۲۱	۱۷	۱۱	[illegible]	.
سوموار	۲۲	۱۸	۱۲	[illegible]	.
منگلوار	۲۳	۱۹	۱۳	[illegible]	.
بدھوار	۲۴	۲	۱۴	[illegible]	[illegible]
ویروار	۲۵	۲۱	۱۵	[illegible]	.
شکروار	۲۶	۲۲	۱۶	[illegible]	.
سنیچروار	۲۷	۲۳	۱۷	[illegible]	[illegible]
اتوار	۲۸	۲۴	۱۸	[illegible]	[illegible] ایکادشی
سوموار	۲۹	۲۵	۱۹	[illegible]	.
منگلوار	۳۰	۲۶	۲۰	[illegible]	.

[illegible]

३४ सं० वि० २०२८ वैशाख वदि (शाक:१८९३) (सन्इस्वी १९७१) (सन्हिजरी १३९१) सूर्योदयास्त स्टैंडर्ड टाईम जाल

दि.	म.	ति.	व	घ.	प.	न	घ.	प.	यो	घ.	प.	क	घ.	प.	ग.	सफ	अप्रै	चैत्र	ऐ५०।२५ सूर्यउतरायणे ग्रीष्मऋतु
३१	४०	१	र	५४	२	चि	३८	५८	ह	५०	३३	बा	२१	३५	२१	१४	११	२९	तुलेन्दु: ५।४७ पश्चिमोऽस्तं बुध: ४५।१५
३१	४५	२	चं	५८	२२	स्वा	४४	३०	व	५१	५	तै	२६	१२	२२	१५	१२	३०	पूर्वाभाद्रपद (२) शुक्र: ४४।४६
३१	५०	३	मं	६०	०	वि	५०	१९	सि	५१	२	व	३०	०	२३	१६	१३	३१	भ २९।५० उ वृश्चिकेन्दु: ३३।५२ B अनसूया, जंयती
३१	५५	३	बु	१	३७	अनु	५३	२६	य	५०	१५	ब	१	३७	२४	१७	१४	वैश	भ १।३७ या श्रीगणेश ४ आश्वि.(१) मेषेऽर्क: ००।३५ मु.३० पुण्य प्रात: B
३२	०	४	बृ	३	५२	ज्ये	५६	७	व	४८	२४	बा	३	५२	२५	१८	[illegible]	२	धनुषिन्दु: ५६।७ आ (३) बुध:२८।५५ उषा(१) भौम: ३८।२५, पूभा.(३) A
३२	५	५	शु	५	४	मूल	५७	४४	प	४५	३८	तै	५	४	२६	१९	१६	३	A शुक्र: २२।२५
३२	१०	६	श	४	५६	पूष	५८	५	शि	४२	३	व	४	५६	२७	२०	१७	४	भ ४।५६ उ ३३।४६ या अश्वि (२) सूर्य २५।१२
३२	१४	७	र	२	३५	उष	५६	३४	सि	३७	४	ब	२	३५	२८	२१	१८	५	मकरेन्दु: १२।४८ पूभा. (४) मीने शुक्र: १०।४
०	०	८	र	५६	२०	०	०	०	०	०	०	०	०	०	०	०	०	०	
३२	१८	९	चं	५५	३५	श्रव	५४	२८	सा	३१	३	तै	२७	१५	२९	२२	१९	६	C ५१।९ उभा(१) शुक्र:५८।४८ अ(३) सूर्य५०।५ धनि(१) राश्ले(३) के५०।२०
३२	२२	१०	मं	५१	८	ध	५०	३१	शु	२३	५७	व	२३	२१	३०	२३	२०	७	भ२३।२२ उ५१।८ याकुभेन्दु:२२।२९, पंचक२२।२९ परआरम्भ अ(२) बुध:C
३२	२६	११	बु	४४	११	शत	४५	२४	शु	१५	४३	ब	१७	४०	वैश	२४	२१	८	वरुथिनी ११ व्रतम् राष्ट्रीय वैशारवारम्भ: उषा (२) भौम: ३४।०
३२	३०	१२	बृ	३६	१७	पूभ	३९	२६	ब्र	५	४०	कौ	१०	१४	२	२५	२२	९	मीनेन्दु: २५।५५
३२	३४	१३	शु	२७	४६	उभ	३२	३६	वै	४६	४०	व	२७	४६	३	२६	२३	१०	भ २७।४६ उ ५३।११ या उभा (२) शुक्र: ४२।४७
३२	३८	१४	श	१८	३७	रेव	२५	२९	वि	३६	२२	श	१८	३७	४	२७	२४	११	मेषेन्दु: २५।२९ पंचक २५।२९ पर समाप्त अ (४) सूर्य १६।३०
३२	४२	३०	र	९	४०	अ	१८	४७	प्री	२६	४२	ना	९	४०	५	२८	२५	१२	स्नान दान श्राद्ध अमावस. अ (१) बुध: ४८।२२

नि.	सू.	स्प
११	२७	४३
११	२८	४६
११	२९	४५
०	०	४३
०	१	४८
०	२	४६
०	३	४८
०	४	[illegible]
०	०	०
०	५	[illegible]
०	६	३५
०	७	[illegible]
०	८	[illegible]
०	९	[illegible]
०	१०	[illegible]
०	११	[illegible]

रवौ ग्रह स्पष्ट घटि ४५।४

सू.	मं.	बु.	बृ.	शु.	श.	रा.	के.
०	८	०	७	११	०	९	३
४	२८	८	११	०	२८	२६	२६
३८	२५	७	५५	४२	४५	४६	४६
४०	५०	४६	३२	३३	०	१७	१७
[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]

कुण्डली ८



रवौ ग्रह स्पष्ट घटि ४५।२२

सू.	मं.	बु.	बृ.	शु.	श.	रा.	के.
०	९	०	७	११	०	९	३
११	२	३	११	९	२९	२६	२६
२८	१६	२२	१९	७	३६	२४	२४
[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]	[illegible]

कुण्डली ३०



वैशाख वदि

वैशाख वदि—सरसों, तो...
बिनौला, तेल, और सोना, चां...
प्रतिपदा से ६ तक तेज अधिक...
तक मंदा द्वादशीने ...

श्री वि. सं.२०६३, शाक १९२८ वैशाख कृष्ण पक्ष २

(१४ से २७ अप्रैल तक, सन् २००...

उत्तरायण, उत्तरगोल, वसन्त-ग्रीष्म ...

ग्रह दर्शन- सायं मं. पश्चिम ... याम्योत्तरवृत्तासन्न होगा। प्रातः शु. पूर्व ... से ऊपर और गु. पश्चिम में दिखाई ...

दिनमान घ.	प.	तिथि	वार	समाप्ति-काल घ.	प.	नक्षत्र	समाप्ति-काल घ.	प.	योग	समाप्ति-काल घ.	प.	करण	समाप्ति-काल घ.	प.	तारीखें प्र. वैशाख	अं. अप्रैल	श.	मु.	चन्द्रराशि-प्रवेशकाल	घ.	प.	चण्डीगढ़ (भा. स्टैं. टा.) सूर्योदय घं.	मि.	सूर्यास्त घं.	मि.	स्पष्टसूर्य ५ घं. ३० मि. (भा.स्टैं.टा.) रा.	अं.	क.	वि.	
३१	५२	१	शु.	१३	४४	चित्रा	१४	३२	ह.	१३	३२	ब.	१२	१३	१	१४	२४	१५	तुला			६	०१	१८	४६	११	२९	५८	०२	स.सूर्य अश्वि. मेष में ०/४२, मु. ३०. ...
३१	५७	२	श.	४५	५८	स्वा.	१८	४७	व.	१३	०६	तै.	१५	०१	[illegible]	१५	२५	१६	तुला			६	००	१८	४६	०	००	५६	४७	मंगल आर्द्रा में ४/५०,
३२	०१	३	र.	४७	००	विशा.	२१	५४	सि.	११	५२	व.	१६	३५	३	१६	२६	१७	वृश्चि.	६	१४	५	५८	१८	४७	०	०१	५५	३०	भद्रा १६/३५ से ४७/०० तक,
३२	०६	४	चं.	४६	५३	अनु.	२३	५२	व्य.	६	४०	ब.	१७	०६	४	१७	२७	१८	वृश्चि.			५	५७	१८	४८	०	०२	५४	१२	श्रीगणेश चतुर्थी व्रत,
३२	१०	५	मं.	४५	३७	ज्ये.	२४	४२	व.	६	३३	कौ.	१६	२५	५	१८	२८	१९	धनु	२४	४२	५	५६	१८	४८	०	०३	५२	५१	
३२	१४	६	बु.	४३	१५	मूल	२४	२७	प. शि.	२ ५७	३४ ३९	ग.	१४	३५	६	१९	२९	२०	धनु			५	५५	१८	४९	०	०४	५१	२९	भद्रा ४३/१५ बाद, शुक्र पू. भा. में ...
३२	१९	७	गु.	३९	४८	पू.षा.	२३	०९	सि.	५१	५७	वि.	११	३२	७	२०	३०	२१	मकर	३७	३९	५	५४	१८	४९	०	०५	५०	०६	भद्रा ११/३२ तक, **सूर्य सायन वृष में** ...
३२	२३	८	शु.	३५	२२	उ.षा.	२०	४९	सा.	४५	२७	बा.	७	४४	८	२१	वै.१	२२	मकर			५	५३	१८	५०	०	०६	४८	४१	**अगस्त्य अस्त, शक वैशाख प्रा.,**
३२	२७	९	श.	३०	०१	श्रव.	१७	३४	शु.	३८	१४	तै.	२	४९	९	२२	२	२३	कुम्भ	४५	३६	५	५२	१८	५१	०	०७	४७	१४	भद्रा ५६/५५ बाद, पंचक प्रारम्भ ...
३२	३१	१०	र.	२३	५२	धनि.	१३	२९	शु.	३०	२२	वि.	२३	५२	१०	२३	३	२४	कुम्भ			५	५१	१८	५१	०	०८	४५	४५	भद्रा २३/५२ तक, बुध रेव. में ...
३२	३६	११	चं.	१७	०६	शत.	८	४५	ब्र.	२२	०२	बा.	१७	०६	११	२४	४	२५	मीन	४९	५१	५	५०	१८	५२	०	०९	४४	१५	वरुथिनी एकादशी व्रत (स.), श्री ...
३२	४०	१२	मं.	९	५५	पू.भा. उ.भा.	३ ५८	३४ ०९	ऐं.	१३	२२	तै.	९	५५	१२	२५	५	२६	मीन			५	४९	१८	५३	०	१०	४२	४३	**भौम प्रदोष व्रत,**
३२	४४	१३	बु.	२	३५	रेव.	५२	५४	वै. वि.	४ ५५	३५ ५४	व.	२	३५	१३	२६	६	२७	मेष	५२	५४	५	४८	१८	५३	०	११	४१	१०	भद्रा २/३५ से २८/५५ तक, पंचक ...
अवम		१४	बु.	५५	२१	० ०	०	०	० ०	०	०	० ०	०	०	०	०	०	०	० ०	०	०	०	०	०	०	०	०	०	०	**चतुर्दशी तिथिक्षय,**
३२	४८	३०	गु.	४८	३८	अश्वि.	४८	०६	प्री.	४७	३९	च.	२१	५६	१४	२७	७	२८	मेष			५	४७	१८	५४	०	१२	३९	३४	सूर्य भर. में ४०/५०,

(A) तक, बुध उ.भा. में १९/४२, **वैशाखी** (पं.), (B) ऋतु प्रारम्भ,

अष्टमी शुक्र, प्रातः ५ घं. ३० मि. (I.S.T.)

२१ अप्रैल

सू.	चं.	मं.	बु.	गु.	शु.	श.	रा.	के.
०	९	२	११	६	१०	३	११	५
०६	०४	१०	१२	२१	२२	१०	०९	०९
४८	५६	०५	१२	४४	०९	३८	१३	१३
४१	०९	०९	५४	४९	५९	५०	२१	२१
५८	८४१	३४	८७	०७	६६	०१	०३	०३
३५	५०	४९	३८	११	१३	४३	११	११
		मा.	मा.	व.	मा.	मा.	व.	व.

कुण्डली सूर्योदय



लोकभविष्यः- वैशाख मास में पांच शुक्रवार एवं पांच शनिवार होने से इस पक्ष में भारत में प्रायः सर्वत्र सुभिक्ष एवम् सुख-शान्ति रहे। लेकिन काश्मीर, नागालैण्ड, मिज़ोरम, बिहार में वातावरण कुछ अशान्त रहे। पांच शनिवारों का फल मुस्लिमराष्ट्रों के लिए नेष्टप्रद रहेगा। कहीं भूकम्प, अग्निकाण्ड से हानि हो। कहीं किसी विशिष्ट व्यक्ति के निधन व हत्या का समाचार मिले।

ग्रहचाल और बाज़ार का रुखः- पक्षारम्भ में १४ अप्रैल के लगभग घी, तिल, तेल, सरसों, गुड़, खाण्ड, शक्कर, चांदी, सोना, नारियल, सुपारी, बादाम, हींग, मेथी, लौंग एवं इलायची तेज़ रहेंगे। गेहूं, चावल, उड़द, मूंग, अरहर, चना, मटर आदि में मन्दा बने।

कुण्डली सूर्योदय



अमा गुरु ...

सू.	चं.	मं.	बु.

श्री वि. सं. २०६४, शाक १९२९, **वैशाख कृष्ण पक्ष २** (३ से १७ अप्रैल तक, सन् २००७ ई.)

उत्तरायण, उत्तरगोल, वसन्त ऋतु

दिनमान घ.	प.	तिथि	वार	समाप्ति-काल घ.	प.	नक्षत्र	समाप्ति-काल घ.	प.	योग	समाप्ति-काल घ.	प.	करण	समाप्ति-काल घ.	प.	तारीखें प्र. (चैत्र)	अं. (अप्रैल)	श. (चैत्र)	मु. (र.उ.अ.)	चन्द्रराशि-प्रवेशकाल	घ.	प.	चण्डीगढ़ भा. स्टैं. टा. सूर्योदय घं.	मि.	सूर्यास्त घं.	मि.	स्पष्ट सूर्य प्रातः ५घं. ३०मि. भा. स्टैं. टा. रा.	अं.	क.	वि.	सायं शु. पश्चिम क्षितिज के पास और श. [illegible] होगा। प्रातः बु. पूर्व क्षितिजासन्न, मं. उ[illegible] तथा गु. पश्चिम कपाल में दिखाई देगा।
३१	२	१	मं.	४७	४४	हस्त	५	११	व्या.	५६	३७	बा.	१४	४६	२१	३	१३	१४	तुला	३९	२	६	१४	१८	३८	११	१८	५४	१०	
३१	६	२	बु.	५४	२	चित्रा	१२	५२	ह.	५८	५८	तै.	२०	५३	२२	४	१४	१५	तुला			६	१३	१८	३९	११	१९	५३	१८	शुक्र कृति. में ६/३७, अगस्त्य अस्त,
३१	११	३	गु.	५९	५४	स्वा.	२०	१७	व.	६०	०	व.	२६	५८	२३	५	१५	१६	तुला			६	११	१८	४०	११	२०	५२	२४	भद्रा २६/५८ से ५९/५४ तक,
३१	१५	४	शु.	६०	०	विशा.	२७	११	व.	०	५८	ब.	३२	३०	२४	६	१६	१७	वृश्चि.	१०	३३	६	१०	१८	४०	११	२१	५१	२८	गुरु वक्री १/४६, शुक्र वृष में ५५/४९, श्रीग[illegible]
३१	२०	४	श.	५	६	अनु.	३३	१९	सि.	२	२६	बा.	५	०६	२५	७	१७	१८	वृश्चि.			६	९	१८	४१	११	२२	५०	३०	मंगल शत. में ९/२७, बुध मीन में ५/४२,
३१	२४	५	र.	९	१७	ज्ये.	३८	२४	व्य.	३	११	तै.	९	१७	२६	८	१८	१९	धनु	३८	२४	६	८	१८	४१	११	२३	४९	३०	
३१	२९	६	चं.	१२	१३	मूल	४२	८	व.	३	०	व.	१२	१३	२७	९	१९	२०	धनु			६	७	१८	४२	११	२४	४८	२९	भद्रा १२/१३ से ४२/५५ तक, बुध उ.भा [illegible]
३१	३३	७	मं.	१३	३८	पू.षा.	४४	१९	प. शि.	१ ५९	४१ ४	ब.	१३	३८	२८	१०	२०	२१	मकर	५९	३५	६	५	१८	४३	११	२५	४७	२५	
३१	३८	८	बु.	१३	२१	उ.षा.	४४	४७	सि.	५५	२	कौ.	१३	२१	२९	११	२१	२२	मकर			६	४	१८	४३	११	२६	४६	२०	
३१	४२	९	गु.	११	१५	श्रव.	४३	२८	सा.	४९	३४	ग.	११	१५	३०	१२	२२	२३	मकर			६	३	१८	४४	११	२७	४५	१४	भद्रा ३९/१९ बाद,
३१	४७	१०	शु.	७	२२	धनि.	४०	२५	शु.	४२	४२	वि.	७	२२	३१	१३	२३	२४	कुम्भ	१२	१०	६	२	१८	४५	११	२८	४४	५	भद्रा ७/२२ तक, पंचक प्रारम्भ १२/१०, [illegible]
३१	५१	११	श.	१	४५	शत.	३५	४७	शु.	३४	३३	बा.	१	४५	वै.१	१४	२४	२५	कुम्भ			६	१	१८	४५	११	२९	४२	५५	सं.सूर्य अश्वि. मेष में १६/०७, मु. १५, पुण्य[illegible]
अवम		१२	श.	५४	४१	०.०	०	०	०	०	०	०	०	०		०	०	०	०	०	०	०	०	०	०	०	०	०	०	द्वादशी तिथिक्षय,
३१	५६	१३	र.	४६	२६	पू.भा.	२९	५२	ब्र.	२५	२०	ग.	२०	३३	२	१५	२५	२६	मीन	१६	२६	६	००	१८	४६	०	०	४१	४३	भद्रा ४६/२६ बाद, शुक्र रोहि. में २७/३३
३२	०	१४	चं.	३७	२१	उ.भा.	२२	५९	ऐं.	१५	१७	वि.	११	५३	३	१६	२६	२७	मीन			५	५८	१८	४७	०	१	४०	२९	भद्रा ११/५३ तक,
३२	५	३०	मं.	२७	५१	रेव.	१५	३२	वै. वि.	४ ५४	४५ १	ना.	२७	५१	४	१७	२७	२८	मेष	१५	३२	५	५७	१८	४७	०	२	३९	१४	पंचक समाप्त १५/३२, बुध रेव. में ११/०३.

(A) चतुर्थी व्रत, (B) एकादशी व्रत (स्मा.), (C) ०/१० बाद, वैशाखी (पं.), वरूथिनी एकादशी व्रत (वै.), त्रिस्पृशा महाद्वादशी, श्रीवल्लभाचार्य जयन्ती, (D) अमावस,

अष्टमी बुध, प्रातः ५ घं.३० मि. (I.S.T.) ११ अप्रैल

सू.	चं.	मं.	बु.	गु.	शु.	श.	रा.	के.
११	८	१०	११	७	१	३	१०	४
२६	२९	९	६	२५	४	२४	२०	२०
४६	४६	३५	६	४६	४५	१६	२४	२४
२०	३	४१	१	५१	२७	५	४७	४७
५८	७९९	४६	९८	१	७०	०	३	३
५४	५८	०३	१०	०२	२२	५५	११	११
		मा.	मा.	व.	मा.	व.	व.	व.
		उ.	उ.	उ.	उ.	उ.	अ.	अ.

कुण्डली सूर्योदय



लोकभविष्यः- इस चान्द्रमास में पांच मंगलवार हैं। मंगल-राहु दोनों कुम्भ में होने से मुस्लिमराष्ट्रों में भारी अशान्ति रहेगी। कहीं किसी प्रतिष्ठित व्यक्ति का पद रिक्त होगा। कहीं अग्निकाण्ड, भूकम्प व अकाल की स्थिति से जनजीवन त्रस्त रहे;- **"पञ्च-भौमे भयं वह्नेः वृष्टिरोधस्तु कुत्रचित्। ईतयः सप्तधा भौमे पीड़ा-दुःख-पराभवाः।।"**

ग्रहचाल और बाज़ार का रुखः- पक्षारम्भ में बाज़ार मन्दे रहें। लेकिन ६ अप्रैल को रुई में अच्छी मंदी आकर तेजी बने और सोना, चान्दी भी तेज रहें। ७ अप्रैल को सोना-चान्दी में घटावढी के बाद तेजी बने। [illegible]

कुण्डली सूर्योदय



अमा मंगल, प्रातः ५ घं.३० [illegible] १७ अप्रैल

सू.	चं.	मं.	बु.	गु.	शु.
०	११	१०	११	७	१
२	२५	१४	१६	२५	११
३६	४५	११	१८	३७	३६
१४	४	५७	२१	५३	८
५८	६१५	४६	१०७	२	६६
४२	२८	०१	३२	०८	[illegible]